

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन

२०८०

त्रिपुरासुन्दरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
त्रिपुराकोट बगर, डोल्पा
कर्णाली प्रदेश, नेपाल

बिषयसूचि

परिच्छेद: १	3
१.१ अध्ययनको पृष्ठभूमि	3
१.२ कार्यदलको परिचय	3
१.३ अध्ययनको उद्देश्य	4
१.४ अध्ययनको विधि र सीमा	4
परिच्छेद: २	5
२.१ विद्यमान सांगठनिक ढाँचा	5
२.२ विद्यमान दरबन्दीको अवस्था	5
२.३ विद्यमान संरचना र दरबन्दी सम्बन्धमा देखिएका समस्याहरु	7
परिच्छेद: ३	8
३.१ कार्यक्रमको विश्लेषण	8
३.२ कार्यवोझको विश्लेषण	8
३.३ कार्य प्रकृतिको विश्लेषण	9
३.४ उपलब्ध मानव स्रोतको आँकलन	10
३.५ परिवर्तनको औचित्य	11
परिच्छेद: ४	12
४.१ प्रस्तावित सांगठनिक ढाँचाको व्याख्या	12
४.२ प्रस्तावित दरबन्दी विवरणको व्याख्या	14
४.३ दरबन्दी सिर्जना तथा कटौतीबाट पर्न जाने आर्थिक व्ययभार	14
४.४ अन्य सुझाव तथा सिफारिस	14
परिच्छेद: ५	16
अनुसूचि: १	16
५.१ प्रस्तावित सांगठनिक ढाँचाको व्याख्या	16
अनुसूची २	36
५.२ प्रस्तावित पदहरुको कार्य विवरण :	36

परिच्छेदः १

१.१ अध्ययनको पृष्ठभूमि

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी जम्मा तीन तहको सरकारको व्यवस्था गरेको छ। नेपालको राज्य शक्तिको प्रयोग पनि तीन तहकै सरकारले संविधान तथा कानून बमोजिम गर्ने भनी नेपालको संविधानको धारा ५६ को उपधारा (२) मा उल्लेख छ। त्यसैगरी संविधानको धारा ५७ मा राज्य शक्तिको बाँडफाँडको बारेमा व्यवस्था गरिएको र जस अनुसार संघको एकल अधिकार अनुसूची ५, प्रदेशको एकल अधिकार अनुसूची ६ र स्थानीय तहको एकल अधिकार अनुसूची ८ मा व्यवस्था गरिएको छ। एक संघीय सरकार, सातवटा प्रदेश सरकार र सात सय त्रिपन्न वटा स्थानीय सरकार गरी जम्मा सात सय एकसडि वटा सरकारहरु देशमा विद्यमान रहेको अवस्थामा सबै सरकारले संविधानमा उल्लिखित अधिकार बमोजिम आफ्नो कार्य सम्पादन गर्नु संवैधानिक दायित्व हो। कर्णालि प्रदेशको भुगोलमा रहको डोल्पा जिल्ला स्थित त्रिपुरासुन्दरी नगरपालिका पनि स्थानीय सरकारको रूपमा क्रियाशील रहेंदै आएको छ। साविकका पाचँवटा गाउँ विकास समितिहरु एकापसमा समायोजन भई यस नगरपालिकाको स्थापना भएको हो। साविकको शासकीय प्रणाली बमोजिम स्थापित गाउँ विकास समितिहरु हालको नयाँ शासकीय प्रणालीमा एघार वटा वडामा रूपान्तरण भएका छन्।

नेपालको संविधानको अनुसूची ८ मा उल्लिखित स्थानीय तहको एकल अधिकार तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा उल्लिखित नगरपालिकाको काम, कर्तव्य र अधिकार कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा संगठन संरचना र सो बमोजिम कर्मचारीको व्यवस्था गर्नुपर्ने हुन्छ। कर्मचारी समायोजनका विषय नेपाल सरकारको विभिन्न मितिको निर्णयले प्रत्येक स्थानीय तहको विषयगत शाखा सहितको संगठन संरचना स्वीकृत गरेको थियो र सो बमोजिम कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कर्मचारी समायोजन समेत गरी सकिएको अवस्था छ। संविधान, संघीय कानून, प्रादेशिक कानून र स्थानीय कानून बमोजिम त्रिपुरासुन्दरी नगरपालिकाले सम्पादन गर्नुपर्ने काम, कर्तव्य र अधिकार नियमित, मितव्ययी, प्रभावकारी र कुशलतापुर्वक सम्पादन गर्न प्रस्तुत संगठन व्यवस्थापन तथा सर्वेक्षण गर्नु परेको हो।

१.२ कार्यदलको परिचय

नेपालको संविधान बमोजिम त्रिपुरासुन्दरी नगरपालिकाको स्थापना भएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा नगरपालिकाको प्रशासकीय संगठन र कर्मचारी दरबन्दी सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। सो बमोजिम नगरपालिकाको आफ्नो कार्यवोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन व्यवस्थापन तथा सर्वेक्षणका आधारमा नगरपालिकामा विषयगत शाखा वा महाशाखा रहेको संगठन संरचना कायम गर्नु पर्नेछ भनी सोही ऐनको सोही दफाको उपदफा (१) मा उल्लेख छ।

त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय (नगर प्रमुखस्तर) को निर्णयानुसार त्रिपुरासुन्दरी नगरपालिका मातहतको नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालय समेतको उल्लिखित बमोजिम संगठन व्यवस्थापन तथा सर्वेक्षण गर्न सैद्धान्तिक निर्णय भएको अवस्था छ र उक्त कार्य गर्न नगरपालिकामा विशेषज्ञ जनशक्तिको अभाव रहेको हुँदा संगठन व्यवस्थापन तथा सर्वेक्षणको मस्यौदा प्रतिवेदनको तयारी परामर्श सेवा मार्फत गरी मस्यौदामा उल्लिखित संगठन संरचना र दरबन्दी विवरण उपर छलफल गरी नगरपालिकाका नगर प्रमुख मार्फत नगर कार्यपालिकामा पेश गर्न देहाय बमोजिमको संगठन तथा व्यवस्थापन सर्वेक्षण टोली रहेका छन्।

देहाय

श्री जगिदश चन्द्र नेपाली, प्रमुख प्रशासकीय अधिकृत	संयोजक
श्री हिरालाल के.सी., लेखापाल	सदस्य
श्री हिराचन्द्र धराला, अधिकृत प्रशासन शाखा प्रमुख	सदस्य सचिव

१.३ अध्ययनको उद्देश्य

अध्ययनको पृष्ठभूमि खण्डमा उल्लेख गरिए बमोजिम नेपालको संविधान बमोजिम गठित स्थानीय तहको संगठन संरचना र कर्मचारी दरबन्दी स्थानीय तहको कार्यवोझ विश्लेषण समेतका आधारमा नेपालको संविधानको धारा ३०२ को उपधारा (१) मा उल्लिखित प्रावधान बमोजिम नेपाल सरकारको विभिन्न मितिको निर्णयले स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न कर्मचारी दरबन्दीको व्यवस्था गरी सोही बमोजिम कर्मचारी समायोजनको कार्य समेत सम्पत्र भइसकेको अवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा उल्लिखित प्रावधान बमोजिम कर्मचारी समायोजनको कार्य सम्पत्र भई सकेको र सो बमोजिम यस नगरपालिकामा कार्यरत साविकका कर्मचारी अन्यत्र समायोजन भई गइसकेका छन् । त्यसैगरी यस नगरपालिकाको नगर कार्यपालिकाले कार्यविभाजन नियमावली र कार्यसम्पादन नियमावली समेत पारित गरी सकेको हुँदा संविधान तथा प्रचलित कानूनले यस नगरपालिकाले निर्वाह गर्नुपर्ने भूमिका, काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने सन्दर्भमा यस नगरपालिकाको संगठन संरचना र कर्मचारी दरबन्दी नेपाल सरकारबाट स्वीकृत संगठन संरचना र कर्मचारी दरबन्दीको सीमाभिन्न रही समयानुकूल परिमार्जन गर्नु यस संगठन व्यवस्थापन तथा सर्वेक्षणको उद्देश्य हो ।

१.४ अध्ययनको विधि र सीमा

यस अध्ययनको सिलसिलामा नेपाल सरकारको विभिन्न मितिको निर्णयले स्थानीय तहको संगठन संरचना र कर्मचारी दरबन्दी विवरणका सम्बन्धमा गरेको निर्णय, नेपालको संविधानको अनुसूचीमा ८ मा उल्लिखित स्थानीय तहको एकल अधिकार सूची, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा उल्लिखित नगरपालिकाको काम, कर्तव्य र अधिकार, दफा १२ मा उल्लिखित वडा समितिको काम, कर्तव्य र अधिकार, दफा ८४ मा उल्लिखित प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार, त्रिपुरासुन्दरी नगरपालिकाको कार्यविभाजन नियमावली, २०७४ त्रिपुरासुन्दरी नगरपालिकाको कार्यसम्पादन नियमावली, २०७४ लगायतका अन्य प्रचलित कानूनहरूको अध्ययन विश्लेषणको आधार बनाइएको छ । अध्ययनको क्रममा सम्बन्धित संगठनहरूको कार्यको अवलोकन, विश्लेषण समेत गरिएको छ भने इन्टरनेटमा आधारित रहेर संगठन सुधार सम्बन्धी केही अवधारणागत पक्षहरूको अध्ययन समेत गरिएको छ । संगठन व्यवस्थापन तथा सर्वेक्षण आफैमा जटिल एवं प्राविधिक विषय भएकाले यसले सोही अनुसारको समय, श्रम, सीप र योग्यता समेत माग गर्दछ । जुन यस अध्ययनका सम्बन्धमा सबैभन्दा बढी खट्किएको विषय समेत हो, तरपनि कार्यालयमा उपलब्ध विज्ञताको अतिरिक्त यस सम्बन्धी कार्यमा दक्षता हाँसिल गरेका वाहा परामर्शदाताको परामर्श सेवा भने लिइएको छ । निःसन्देह यो अध्ययन केही सीमाहरूका वीचमा रहेर सम्पन्न भएको छ । जुन यस प्रकार छ :

- क) अध्ययन छोटो समयावधिमा सम्पत्र गरिएको छ ।
- ख) अध्ययनका क्रममा सरोकारवाला सबै पक्षको राय, सुझाव संकलन गर्न सकिएको छैन ।
- ग) भौगोलिक विकटताका कारण आम सरोकारवाला पक्षसँग पुग्न सकिएको छैन ।
- घ) जनसंख्या र भौगोलिक अवस्थालाई सेवा प्रवाहका लागि आवश्यक पर्ने कर्मचारी दरबन्दीसँग आवद्धता गरिएको छ ।

परिच्छेदः २

२.१ विद्यमान सांगठनिक ढाँचा

नेपालको संविधान बमोजिम गठित यस त्रिपुरासुन्दरी नगरपालिकाको सांगठनिक ढाँचा संवैधानिक प्रकृतिको छ । सो बमोजिम यस नगरपालिकाको विधायिकी अधिकार प्रयोग गर्ने सर्वोच्च निकायको रूपमा नगर सभा रहेको छ । जसमा नेपालको संविधानको धारा २२२ बमोजिम त्रिपुरासुन्दरी नगरपालिकाको नगर सभामा नगर कार्यपालिकाका नगर प्रमुख र नगर उपप्रमुख, एघारवटै वडाका वडाध्यक्ष, सबै वडाका वडा सदस्य र संविधानको धारा २१५ को उपधारा (४) बमोजिम निर्वाचित नगर कार्यपालिकाका सदस्य सहित गरी जम्मा अन्ठाउन जनाको नगर सभा रहेको छ ।

नेपालको संविधानको धारा २१४ बमोजिम यस त्रिपुरासुन्दरी नगरपालिकाको कार्यकारिणी अधिकार संविधान र संघीय कानूनको अधीनमा रही प्रयोग गर्ने गरी त्रिपुरासुन्दरी नगर कार्यपालिकामा रहेको छ । नेपालको संविधान र अन्य कानूनको अधीनमा रही त्रिपुरासुन्दरी नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा बोकेको नगर कार्यपालिकामा नगर कार्यपालिकाका नगर प्रमुखको नेतृत्वमा नगर कार्यपालिका नगर उपप्रमुख, एघारवटै वडाका वडाध्यक्ष, संविधानको धारा २१५ को उपधारा ४) र उपधारा (५) बमोजिम क्रमशः निर्वाचित छजना महिला सदस्य र तीनजना दलित सदस्य नगर कार्यपालिकाका सदस्य रहेका छन् । नेपाल सरकारको विभिन्न मितिको निर्णयले स्थानीय तहमा रहने शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला विकास लगायतका विषयगत शाखाहरूको संगठन संरचना समेतका आधारमा त्यस्ता शाखाहरू यस नगरपालिकामा हुबहु क्रियाशील रहेका छन् । त्यसैगरी नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयमा रहने कर्मचारी दरबन्दी सहितको संगठन संरचनाका सम्बन्धमा नेपाल सरकारको निर्णयले स्थापित संगठन संरचना पनि हुबहु क्रियाशील रहेको अवस्था छ । राजनैतिक संरचना र प्रशासनिक संरचनालाई देहाय बमोजिमको तालिकाद्वारा प्रस्तुत गरिएको छ :

२.२ विद्यमान दरबन्दीको अवस्था

नेपाल सरकारको विभिन्न मितिको निर्णयले प्रत्येक स्थानीय तहको लागि स्वीकृत गरेको दरबन्दी बमोजिम त्रिपुरासुन्दरी नगरपालिकाको दरबन्दी देहाय बमोजिम रहेको छ । जसमा साविकमा यस नगरपालिकामा समायोजन भएका नगर विकास समितिहरूमा कार्यरत स्थायी कर्मचारीहरू समेतको दरबन्दी पनि यसै तालिकामा समावेश गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय र ११ वटै वडा कार्यालय तर्फ रहेको स्वीकृत स्थायी दरबन्दी तेरिज़:

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

क्र.स.	पद	तह	सेवा	समूह	उप समूह	स्वीकृत दरवन्दि	अन्य सेवा बाट समायोजन	बाकी दरबन्दी	कैफियत
१	प्रमुख प्रशासीय अधिकृत	१०	प्रशासन	सा.प्र		१		०	
२	अधिकृत	९/१०	शिक्षा	शि.प्र.		१		१	
३	सि.डि.ई	९/१०	इन्जि	सिभिल		१		१	
४	अधिकृत	७/८	प्रशासन	सा.प्र.		१		१	
५	लेखा अधिकृत	७/८	प्रशासन	लेखा		१		१	
६	अधिकृत	७/८	शिक्षा	शि.प्र.		१		१	हाल अधिकृत छैठौ कार्यरत
७	जनस्वास्थ्य अधिकृत	७/८	स्वास्थ्य	ज.स्वा.		१		१	
८	इन्जिनियर	७/८	इन्जि.	सिभिल		१		१	
९	अधिकृत	६	प्रशासन	सा.प्र.		२		१	
१०	आ.ले.प. अधिकृत	६	प्रशासन	लेखा		१		१	
११	प.हे.न.	५/६	स्वास्थ्य	क.न.		१		१	
१२	हे.अ.	५/६	स्वास्थ्य	हे.ई.		१		०	
१३	सहायक	५	प्रशासन	सा.प्र		५		४	
१४	लेखापाल	५	प्रशासन	लेखा		१		०	
१५	कम्प्युटर अपरेटर	४	विविध			१		०	
१६	प्रा.स.	५	शिक्षा	शि.प्र.		१		०	
१७	सब-इन्जिनियर	५	इन्जि	सिभिल		२		०	
१८	म.बि.नि.	५	विविध			१		०	
१९	अमिन	४	इन्जि.	सर्भे		१		०	
कार्यालय तर्फे									
२०	सहायक	४	प्रशासन	सा.प्र.		२		०	
२१	सह लेखापाल	४	प्रशासन	लेखा		१		०	
२२	स.म.बि.नि.	४	विविध			१		०	
कार्यालय तर्फे									
वडा कार्यालय ११ वटा									
२३	सहायक	५	प्रशासन	सा.प्र.		५		३	

२४	सब इन्जिनियर	५	इन्जि.	सा.प्र.		५		२	
२५	सहायक	४	प्रशासन	सा.प्र		६		१	
२६	अ.स.ई.	४	इन्जि.	सिभिल		६		०	
						२२		६	
कूल						५१		२०	

२.३ विद्यमान संरचना र दरबन्दी सम्बन्धमा देखिएका समस्याहरु

त्रिपुरासुन्दरी नगरपालिका र मातहतका वडा कार्यालयहरुको विद्यमान संरचना र दरबन्दीमा देखिएका समस्याहरुलाई देहाय बमोजिमको बुँदामा प्रस्तुत गरिएको छ :

- नेपाल सरकारको निर्णयले प्रत्येक स्थानीय तहको लागि एकमुष्ट रूपमा संगठन संरचना र दरबन्दी तेरिज पारित गर्दा कुन/कुन महाशाखा, शाखा, उपशाखा तथा इकाईका लागि कुन कुन पद र तहको कर्मचारी कति संख्यामा आवश्यक पर्ने हो भनी स्पष्ट नभएको ।
- वडा कार्यालय तर्फ एकमुष्ट रूपमा जम्मा ३ वटा सहायक पाँचौ तहको वडा सचिव र सहायक चौथो तहकै सब इञ्जिनियर तथा जम्मा ५ वटा सहायक चौथो तहको वडा सचिव र सहायक चौथो तहकै असिष्टेण्ट सब इञ्जिनियरको व्यवस्था गरिएकोमा कुन कुन वडाको लागि उक्त तह र पदका कर्मचारीको व्यवस्था भएको हो भनी स्पष्ट नभएको ।
- नेपाल सरकारबाट स्वीकृत दरबन्दी संरचनामा स्थायी कार्यालय सहयोगी पदको व्यवस्था नभएको तर, यस नगरपालिकामा साविकमा जम्मा दुई जना कार्यालय सहयोगी कर्मचारीहरु स्थायी नियूक्ति पाई निरन्तर कार्यरत रही आएकोमा निजहरु पदमा वहाल रहुञ्जेलसम्मका लागि भएपनि उक्त पदलाई स्थायी पदकै रूपमा समावेश गर्नुपर्नेमा सो नभएको ।
- सबै वडामा एकजना प्रशासन सेवा तर्फको वडा सचिव र प्राविधिक तर्फको सहायक स्तरको कर्मचारी व्यवस्था गरिएको तर, कृषि र पशु सेवाका लागि कुनै पनि दरबन्दी वडामा नरहने व्यवस्था गरिएको छ । जसका कारण सामान्य प्रकृतिको कृषि र पशु सेवा लिनका लागि सेवाग्राहीहरु एक देखी डेढ दिनसम्मको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता रहेकोले उल्लिखित बाध्यतालाई सम्बोधन गर्नुपर्ने भएको ।
- सबै वडा कार्यालयमा कम्तीमा एक एक जना कार्यालय सहयोगीको व्यवस्था करार सेवामा व्यवस्था गर्ने गरी हुनुपर्नेमा सो नभएको ।

परिच्छेदः ३

३.१ कार्यक्रमको विश्लेषण

नेपालको संविधानको अनुसूची ८ मा उल्लिखित एकल अधिकार, अनुसूची ९ मा उल्लिखित संघ, प्रदेश र स्थानीय तहबीचको साझा अधिकार एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लिखित नगरपालिकाको काम, कर्तव्य र अधिकारलाई व्यवहारमा कार्यान्वयन गरी स्थानीय त्रिपुरासुन्दरीबासी नागरिक हरुलाई परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउन कार्यक्रमगत रूपमा विश्लेषणको जरुरी रहेको छ । सिंहदरबारको अधिकार, गाउँ/गाउँ सम्म भत्रे युक्तिलाई व्यवहारमा चरितार्थ गर्न नगरपालिकाले आफूलाई प्राप्त क्षेत्राधिकार भित्र रही आफ्नो दैनिक कार्यसम्पादन गर्नुपर्ने हुन्छ । यसका लागि प्राप्त सबै अधिकारहरुलाई कार्यक्रमगत रूपमा विश्लेषण गरी सोही बमोजिम जनशक्तिको आँकलन र उक्त जनशक्तिलाई साधन स्रोतले सुसज्जित गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउनु प्रत्येक स्थानीय तहको कर्तव्य हुन आउँछ ।

मुलुकमा विद्यमान सात सय त्रिपन्न वटा स्थानीय सरकार, सातवटा प्रदेश सरकार र एउटा संघीय सरकारको सार्थक सेवा प्रवाहले मात्र आम नेपालीहरुमा परिवर्तनको सकारात्मक अनुभूति दिलाउने यथार्थतालाई हृदयांगम गर्दै त्रिपुरासुन्दरी नगरपालिकाले समेत समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय अभिभारालाई व्यवहारमा चरितार्थ गर्नु जरुरी रहेको छ । यसका लागि नियमित, आकस्मिक र विकासात्मक प्रकृतिका कामहरुलाई कार्यक्रमगत विश्लेषण गर्ने जमको यस संगठन व्यवस्थापन तथा सर्वेक्षणमा गरिएको छ । जसलाई यसै सर्वेक्षणको संगठनात्मक संरचना र दरबन्दी सम्बन्धी तालिकामा प्रस्तुत गरिएको छ ।

३.२ कार्यवोझको विश्लेषण

नेपाल सरकार (मन्त्रिपरिषद) को विभिन्न मितिको निर्णयले कर्मचारी समायोजन गर्ने मुख्य ध्येय तथा तत्कालका लागि स्थानीय तहबाट सेवा प्रवाह गर्ने उद्देश्यले एकमुष्ट रूपमा सबै स्थानीय तहको एकैपटक संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरिएको थियो । सो बमोजिम यस त्रिपुरासुन्दरी नगरपालिकाको समेत संगठनात्मक संरचना र दरबन्दी तेरिज स्वीकृत भएको थियो । तर, नेपाल सरकारबाट स्वीकृत उपरोक्त बमोजिमको संगठन संरचनामा यस नगरपालिकाको कार्यवोझको पर्याप्त विश्लेषण भने गरिएको पाइदैन । साविकका पाच्चवटा गाउँ विकास समितिहरु एकापसमा समायोजन भई एघारवटा वडामा रूपान्तरण भएको यस नगरपालिका भौगोलिक रूपमा डोल्पा जिल्लाको दोस्रो ठूलो स्थानीय तह हो । त्यसैगरी यो नगरपालिका जनसांख्यिक रूपमा पनि यो डोल्पा जिल्लाको पहिलो ठूलो स्थानीय तह नै हो । यस नगरपालिकामा सडक यातायातको प्रचुरता नगण्य प्रायः रहेको छ । वडा नं. १, त्रिपुराकोट बगरमा केन्द्र रहेको यस नगरपालिकाको बाँकी दशवटा वडाबाट नगरपालिकाको केन्द्रसम्म सेवाग्राहीले सेवा लिन आउँदा र जाँदा औसतमा दुई घण्टा देखि एक दिनको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता छ । सेवाको वरिपरी जनता नभई जनताको वरिपरी सेवा उपलब्ध गराउन प्रत्येक वडामा कृषि, पशु र इञ्जिनियरिङ सेवाको उपलब्धता सहज रूपमा सुनिश्चित गर्नु नगरपालिकाको जिम्मेवारी नै हो । यसका कारण आम सेवाग्राहीहरुले कम लागत, कम समयमा गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । यसका लागि नेपाल सरकारले प्रस्ताव गरेको यस नगरपालिकाको स्वीकृत दरबन्दी भित्रै रहेर दरबन्दी तेरिजलाई नगरपालिकाको आवश्यकता, भौगोलिक विकटता लगायतका मापदण्डमा रही पुर्नसंरचना गर्नु जरुरी रहेको छ ।

३.३ कार्य प्रकृतिको विश्लेषण

नेपालको संविधानको धारा २१८ मा नगरपालिकाको कार्यविभाजन तथा कार्यसम्पादन नगर कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुनेछ भनी उल्लेख छ । सो बमोजिम स्थानीय तहलाई संवैधानिक रूपमा प्राप्त एकल तथा साझा अधिकार सूची र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ द्वारा प्रदत्त काम, कर्तव्य र अधिकार समेतलाई मध्यनजर गरी त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिकाले स्वीकृत गरेको कार्यविभाजन र कार्यसम्पादन नियमावली बमोजिम देहायमा उल्लिखित नगर कार्यपालिका मातहतका विषयगत समितिहरूलाई तपसिल बमोजिमको कार्यक्षेत्र निर्धारण गरेको छ :

सि.नं.	विषयगत समितिको नाम	यसको कार्यक्षेत्र
१	सार्वजनिक सेवा तथा क्षमता विकास समिति	१. संगठन संरचना, दरबन्दी र कार्यविवरण २. सुशासन र सेवा प्रवाह ३. क्षमता विकास सम्बन्धी विषय
२	सामाजिक विकास समिति	१. शिक्षा तथा खेलकूद सम्बन्धी २. विज्ञान तथा प्रविधि सम्बन्धी ३. स्वास्थ्य तथा जनसंख्या सम्बन्धी ४. लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी ५. सरकारी तथा गैर सरकारी संघ संस्था सम्बन्धी
३	आर्थिक विकास समिति	१. बजेट तथा स्रोत परिचालन सम्बन्धी २. कृषि विकास सम्बन्धी ३. पशु पंक्षी विकास सम्बन्धी ४. नागरिकको आयआर्जन सम्बन्धी ५. स्रोतहरूको पहिचान सम्बन्धी
४	पूर्वाधार विकास समिति	१. अल्पकालीन तथा दीर्घकालीन नीति, योजना र कार्यक्रम सम्बन्धी २. उद्योग, वाणिज्य, श्रम, रोजगार तथा वजार व्यवस्थापन सम्बन्धी ३. कृषि, सिंचाई, सहकारी र गरिबी निवारण ४. पर्यटन प्रवर्धनसम्बन्धी सम्बन्धी ५. सूचना तथा संचार सम्बन्धी ६. खानेपानी तथा सरसफाई, सडक तथा भौतिक योजना र पूर्वाधार विकास सम्बन्धी ७. विद्युत र उर्जा सम्बन्धी ८. बस्ती विकास, शहरी योजना र भवन निर्माण सम्बन्धी
५	वातावरण तथा विपद व्यवस्थापन समिति	१. वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन सम्बन्धी २. फोहोर मैला व्यवस्थापन सम्बन्धी नगर को सौन्दर्यताको संरक्षण तथा विकास सम्बन्धी ३. वन संरक्षण सम्बन्धी ४. विपद पूर्व तयारी सम्बन्धी

		५. विपदको समयमा गर्नुपर्ने कामहरु सम्बन्धी ६. विपद पछाडिको व्यवस्थापन सम्बन्धी ७. वन, वाताबरण र भूमी व्यवस्थापन सम्बन्धी
६	विधेयक समिति	१. नगर सभामा पेश हुने विधेयक सम्बन्धी २. नगर सभामा पेश हुने नियम, विनियम, कार्यविधी सम्बन्धी ३. कुनै कानूनी प्रश्न समावेश भएको नीति तथा कार्यक्रम सम्बन्धी

त्यसैगरी उपरोक्त बमोजिमका समितिका संयोजक नगरपालिकाका नगर प्रमुखले तोक्ने र उक्त समितिमा रहने अन्य सदस्यहरु नगर कार्यपालिकाको बैठकले तोक्ने व्यवस्था त्रिपुरासुन्दरी नगरपालिकाको स्वीकृत कार्यविभाजन नियमावलीले गरेको छ । उक्त समितिले नगरपालिकामा रहने विषयक्षेत्रगत शाखाहरुको नीति निर्माण, शाखाहरुबाट सम्पादन हुने काम कारवाहीको नियमित अनुगमन समेत गर्ने गरी कार्य प्रकृतिको बारेमा उक्त स्वीकृत नियमावलीमा उल्लेख छ ।

३.४ उपलब्ध मानव स्रोतको आँकलन

त्रिपुरासुन्दरी नगरपालिकामा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयले स्वीकृत गरेको संगठन संरचना र दरबन्दी तेरिज अनुसारै सेवा प्रवाह हुँदै आइरहेको छ । यस नगरपालिका नेपालको विकट उत्तरी हिमाली जिल्ला डोल्पाको सुदूर पुर्व उत्तरमा अवस्थित छ । भौगोलिक र जनसांख्यिक दुवै रूपमा यो नगरपालिका डोल्पा जिल्लाको दोस्रो ठूलो स्थानीय तह हो । नेपाल सरकारबाट उपलब्ध संगठन संरचना र दरबन्दी तेरिज अनुसारको संरचना भित्रै रही स्थायी, करार र ज्यालादारी सेवाबाट मानवस्रोतको व्यवस्था गरी यस नगरपालिकाको सेवा प्रवाह भैरहेको छ । नेपाल सरकारले उपलब्ध गराएको यस नगरपालिकाको दरबन्दी तेरिज भित्रैबाट नगरपालिकाले रिक्त रहेको विभिन्न पदहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत लोक सेवा आयोग समक्ष स्थायी कर्मचारी पदपूर्तिका लागिमाग आकृति फाराम भरी पठाएको थियो र, सो बमोजिम लोक सेवा आयोगबाट स्थायी कर्मचारीहरु आउने क्रम जारी नै रहेको छ भने नगरपालिकाको लागि माग गरिएको छ । जसका कारण यस नगरपालिकालाई संस्थागत गर्न फेरि पनि केही समय लाग्ने देखिएको छ ।

पर्याप्त रूपमा यस नगरपालिकाले उपलब्ध गराउनु पर्ने सेवा र भौगोलिक विकटताको लेखाजोखा नै नगरी लोक सेवा आयोगबाट स्थायी कर्मचारीहरु माग गरी पठाउँदा चाँहिदो पदमा कर्मचारी माग नभई तत्काल नचाहिने पदमा मात्र कर्मचारी माग गरेको जस्तो अनुभूति गर्न पनि पर्याप्त आधार रहेको पाइयो । यसको ज्वलन्त उदाहरणको रूपमा कृषि र पशु विकास सेवामा कार्यरत रहने कर्मचारीहरुको अपर्याप्तालाई लिन सकिन्छ । एक नगर, एक प्राविधिक कर्मचारीको व्यवस्था नेपाल सरकारले साविकका नगर विकास समितिहरूमा कृषि र पशु सेवाका लागि ल्याएको कार्यक्रम हो र तिनै कार्यक्रम मार्फत राखिएका जनशक्तिले नै कृषि र पशु सेवा कामचलाउ ढंगले प्रवाह गर्दै आएका छन् । तर, यो नगरपालिकामा नेपाल सरकारले उल्लिखित सेवाका लागि विभिन्न पदका स्थायी कर्मचारीको दरबन्दीको व्यवस्था गरेको छ । कृषि र पशु सेवाका लागि दक्ष जनशक्तिको व्यवस्था नहुँदा यस नगरपालिकाले वार्षिक रूपमा विनियोजन गरेको वार्षिक कार्यक्रम सञ्चालनमा वाधा उत्पत्र भएको पाइएको छ भने आम कृषकहरूले समेत गुणस्तरीय सेवा लिन सकिरहेको छैन ।

नेपाल सरकारले उपलब्ध गराएको यस नगरपालिकाको संगठन संरचना भित्र रहने विभिन्न शाखा, उपशाखा, इकाई सञ्चालनका लागि यस नगरपालिकाले प्रवाह गर्नुपर्ने सेवाको स्तर, नगरपालिका क्षेत्रभित्र उपलब्ध जनसंख्या, यस नगरपालिकाको भूगोल र यस नगरपालिकाको आफ्नो राजस्व क्षमता समेतलाई मध्यनजर गर्दा उपलब्ध मानव स्रोतमाथि

सामयिक समायोजन गर्नु नितान्त जरुरी रहेको छ । जसलाई यस सर्वेक्षण प्रतिवेदनको पछिल्लो खण्डमा उल्लेख गरिएको छ ।

३.५ परिवर्तनको औचित्य


नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको विभिन्न २२ वटा एकल अधिकारको सूचीको व्यवस्था गरेको छ । उक्त अनुसूचीमा उल्लिखित सबै एकल अधिकारलाई स्थानीय सेवाको व्यवस्थापन मार्फत व्यवहारमा कार्यान्वयन गर्ने मौजुदा संगठन संरचना र कर्मचारी दरबन्दीमा सामयिक परिवर्तन गरी सेवा प्रवाह गर्नु नितान्त जरुरी हुन्छ । त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको साझा अधिकारको सूचीका कार्यहरु समेत स्थानीयस्तरबाटै सम्पादन गर्ने गरी माथिल्ला सरकारले उपलब्ध गराएको थप कार्य जिम्मेवारी सम्पादन गर्न समेत स्थानीय तहमा मानव स्रोतको व्यवस्था गर्नु जरुरी हुन्छ । स्थानीय सेवा व्यवस्थापनका लागि संघीय एवं प्रादेशिक कानून बनी नसकेको अवस्थामा नगरपालिकाको सेवा प्रवाहलाई उपलब्ध मानव स्रोत समेतको आंकलन गरी दीर्घकालिनरूपमा यस नगरपालिकालाई संस्थागत गर्न र संगठनमा व्यवस्थापनका नवीन मान्यतालाई अवलम्बन समेत गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण मार्फत सांगठनिक रूपमा परिवर्तन गर्नु परेको हो ।

परिच्छेद: ४

४.१ प्रस्तावित सांगठनिक ढाँचाको व्याख्या

त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र मातहतका विषयगत शाखा तथा बडा कार्यालयहरूको प्रस्तावित सांगठनिक ढाँचालाई देहायमा उल्लिखित तालिकामा प्रस्तुत गरिएको छ।

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०



माथि उल्लिखित सांगठनिक ढाँचामा नगर सभा, नगर सभा अन्तर्गतका विषयगत समितिहरु, नगर कार्यपालिका, नगर कार्यपालिका अन्तर्गतका विषयगत समितिहरु, नगर प्रमुख, नगर उपप्रमुख, बडा समिति, बडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले प्रचलित कानूनमा उल्लेख भएको काम, कर्तव्य र अधिकारको अभ्यास र अवलम्बन गर्नेछन् । यसका अतिरिक्त प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहने उल्लिखित शाखाहरुले त्रिपुरासुन्दरी नगर कार्यपालिका (कार्यविभाजन नियमावलीमा उल्लेख भए बमोजिमका कार्यहरु सम्पादन गर्ने छन् । उक्त नगरपालिकामा रहने शाखा, उपशाखा तथा उक्त शाखाहरुले सम्पादन गर्ने कार्यहरु अनुसूची १ मा उल्लेख भए बमोजिम हुनेछ ।

४.२ प्रस्तावित दरबन्दी विवरणको व्याख्या

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित नेपाल कानून बमोजिम स्थानीय तहलाई सुम्पिएको कार्य सम्पादन गर्न यस नगरपालिकामा समेत कर्मचारी दरबन्दीको व्यवस्था गर्नु पर्ने हुन्छ । उपरोक्त बमोजिमको व्यवस्था समेतलाई मध्यनजर गर्दै नेपाल सरकारको विभिन्न मितिको निर्णयले यस नगरपालिका अन्तर्गतको नगर कार्यपालिकाको कार्यालय, विषयगत शाखा र बडा कार्यालयहरुलाई उपलब्ध गराएको दरबन्दी विवरणभित्र रही नगरपालिकाको आफ्नो राजस्व क्षमता, सेवा उपलब्ध गराउनु पर्ने जनसंख्या, भौगोलिक विकटता जस्ता पक्षहरुलाई विश्लेषण गरी नेपाल सरकारले उपलब्ध गराएको स्थायी दरबन्दी विवरणमा कर्मचारी समायोजन ऐन बमोजिम समायोजन भई आएका कर्मचारी तथा यस नगरपालिकाले तत्कालिन समयमा सेवा प्रवाह सूचारु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको मौजुदा स्थायी दरबन्दी भित्र रही लोक सेवा आयोगमा माग आकृति फारम भरी पठाएको र वर्तमान समयसम्मा लोक सेवा आयोगबाट विभिन्न पदमा स्थायी पदपूर्ति भई आएका कर्मचारी संख्या र दीर्घकालिन रूपमा यस नगरपालिकालाई कमभन्दा कम आर्थिक व्ययभार पर्ने गरी मौजुदा स्थायी दरबन्दीमा समेत सामयिक संशोधन गर्दै यस नगरपालिकाको प्रस्तावित दरबन्दी अनुसूचीमा प्रस्ताव गरिएको छ ।

४.३ दरबन्दी सिर्जना तथा कटौतीबाट पर्ने जाने आर्थिक व्ययभार

नेपाल सरकारले यस नगरपालिकाको लागि उपलब्ध गराएको स्थायी कर्मचारी दरबन्दी विवरणमा उल्लेख भएका सबै कर्मचारीहरु स्थायी तवरले पूर्ति गर्दा दीर्घकालमा यस नगरपालिकाको ठूलो धनराशी तलब, भत्ता, उपादान, निवृत्तिभरण, सञ्चय कोष जस्ता चालु प्रकृतिका खर्चमा खर्चिनु पर्ने हुन जान्छ र, विकास बजेटमा न्युनता आउने सम्भावना प्रवल रहन सकछ । नगरपालिकाका लागि अत्यावश्यक र कमभन्दा कम पद मात्र स्थायी पद कायम गरी प्राविधिक पदहरु करार सेवामा पूर्ति गरेमा नगरपालिकाको स्रोत विकास निर्माणमा परिचालन गर्न सकिने हुन्छ । यसका लागि कुन कुन पदहरु करार सेवाबाट पूर्ति गर्ने र कुन कुन पदहरु स्थायी तवरले पूर्ति गर्ने भनी चालु आर्थिक वर्षको स्वीकृत तलबमानलाई आधार लिई पद एवं तहगत रूपमा नगरपालिकालाई पर्ने आर्थिक व्ययभार अनुसूचीमा प्रस्ताव गरिएको छ ।

४.४ अन्य सुझाव तथा सिफारिस

नेपाल सरकारको निर्णयले सबै स्थानीय तहलाई नेपालको संविधान बमोजिम प्रदान गरिएको एकल तथा साझा अधिकार सूची समेतको विश्लेषण गरी एकमुष्टरूपमा स्थानीय तह अनुसार स्थायी कर्मचारी दरबन्दी स्वीकृत गरी पठाइएको अवस्था छ । सुगम तथा जनसंख्या अधिक भएका स्थानीय तह र भौगोलिक रूपमा विकट एवं दुर्गम तथा जनसंख्या समेत कम भएका स्थानीय तहमा एकै प्रकारको कर्मचारी दरबन्दीको व्यवस्था नेपाल सरकारले कर्मचारी समायोजन समेत गर्ने प्रयोजनार्थ उपलब्ध गराएको छ । त्यसैगरी नेपाल सरकार तथा प्रदेश सरकारले नेपालको संविधान एवं अन्तर सरकारी

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०


वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम प्रत्येक स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड वापतको रकम उपलब्ध गराउनु पर्ने संवैधानिक एवं कानूनी व्यवस्था छ । उपरोक्त बमोजिमको अनुदान तथा रकम र स्थानीय तह आफ्नो राजस्व रकमले चालु तथा पुँजीगत खर्च गर्नु पर्ने हुन्छ । नेपाल सरकार तथा प्रदेश सरकारबाट उपलब्ध हुने वित्तीय समानीकरणको रकमबाट चालु खर्चका लागि रकम विनियोजन गर्न नपाइने कानूनी व्यवस्था छ । त्यसैगरी नेपाल सरकार तथा प्रदेश सरकारबाट स्थानीय तहलाई राजस्व बाँडफाँड मार्फत प्राप्त हुने रकमबाट कार्यक्रम खर्च तथा प्रशासनिक खर्च व्योहार्नु पर्ने हुन्छ । राजस्व बाँडफाँडबाट प्राप्त हुने सबै रकमले प्रशासनिक खर्च गर्न नपाइने कानूनी प्रावधान तथा यस नगरपालिकाको कमजोर आन्तरिक आय समेतलाई मध्यनजर गर्दा नगरपालिकाको चालु खर्च वर्तमान देखी नै कटौती गरी दीर्घकालिनरूपमा नगरपालिकालाई पर्न जाने आर्थिक व्ययभारमा कटौती समेत गर्न मुख्यतया निम्न बमोजिमको सुझाव प्रस्तुत गरिएको छ:

- (क) हलुका सवारी चालक, कार्यालय सहयोगी (समायोजन भई आएका बाहेक), कम्प्युटर अपरेटर जस्ता पद करार सेवामा व्यवस्थापन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन उपयुक्त हुने ।
- (ख) नगर कार्यपालिकाको कार्यालयमा रहने प्राविधिक पदहरु (जस्तै: कृषि, पशु विकास, इञ्जिनियरिङ) लाई थोरै संख्यामा भयपनि कायम गदै त्यस्ता पदलाई स्थायी दरबन्दी कायम गरी भौगोलिक विकटता समेतलाई मध्यनजर गर्दै सबै वडाबाट उपरोक्त बमोजिमको प्राविधिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने, र वडामा रहने प्राविधिक पदलाई करार दरबन्दी कायम गरी त्यस्ता पदमा कर्मचारीहरु करार सेवा मार्फत व्यवस्थापन गर्न उपयुक्त हुने ।
- (ग) नगरपालिकाको कार्यविभाजन नियमावली र कार्यसम्पादन नियमावली समेतले गरेको तथा भविष्यमा गर्ने कार्यविभाजन समेतलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाटै बढीभन्दा बढी काम सम्पादन गर्न प्रोत्साहनको व्यवस्था मिलाउने र यसका लागि नगरपालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन उपयुक्त हुने ।
- (घ) सबै वडा कार्यालयमा एक एकजना कार्यालय सहयोगी (करार) पदको व्यवस्था गर्न उपयुक्त हुने ।
- (ङ) एउटा वडामा व्यवस्था गरिने प्राविधिक कर्मचारीलाई नजिकैको अर्को वडाको सम्बन्धित प्राविधिक कार्यको समेत जिम्मा दिन उपयुक्त हुने । एउटा वडा र नजिकैको अर्को वडामा फरक फरक प्रकृतिको प्राविधिक कर्मचारीको व्यवस्था गरिए सीमित जनशक्तिबाट बढीभन्दा बढी प्राविधिक सेवा आम स्थानीयबासीहरूलाई उपलब्ध गराउन सकिने हुन्छ ।

परिच्छेद: ५

अनुसूचि: १

५.१ प्रस्तावित सांगठनिक ढाँचाको व्याख्या



त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

त्रिपुरासुन्दरी नगरपालिका नगर कार्यपालिका (कार्यबिभाजन) नियमावलीमा उल्लेख भए बमोजिम माथि उल्लिखित शाखा मातहत देहाय बमोजिमका उपशाखाहरु उपलब्ध जनशक्ति समेतका आधारमा व्यवस्था गर्न सकिनेछ ।

देहाय

१. सामान्य प्रशासन शाखा

- (क) स्थानीय सेवा तथा जनशक्ति विकास उपशाखा
- (ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा
- (ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय उपशाखा
- (घ) न्याय, कानून तथा मानव अधिकार प्रवर्धन उपशाखा
- (ङ) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन उपशाखा
- (च) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा
- (छ) बैठक तथा विधायन उपशाखा
- (ज) विदा, उत्सव, उर्द्दी, जात्रा, पर्व, उपाधि तथा विभूषण इकाई

२. राजस्व तथा आर्थिक प्रशासन शाखा

- (क) राजस्व नीति तथा प्रशासन उपशाखा
- (ख) आर्थिक प्रशासन उपशाखा

३. पूर्वाधार विकास शाखा

- (क) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा, भू—उपयोग तथा वस्ती विकास उपशाखा
 - जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा इकाई
 - बस्ती विकास इकाई

- (ख) जलविद्युत, उर्जा, सडक वत्ति तथा सिंचाई उपशाखा
 - जलविद्युत, उर्जा र सडक वत्ति इकाई
 - सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण इकाई

- (ग) सार्वजनिक निजी साझेदारी इकाई

४. आर्थिक विकास शाखा

- (क) कृषि, पशुपंक्षी तथा सहकारी कार्यालय
- (ख) वन तथा भू—संरक्षण कार्यालय
- (ग) उद्योग तथा उद्यमशिलता विकास उपशाखा
- (घ) रोजगार प्रवर्धन तथा गरिबी न्यूनीकरण उपशाखा

५. शिक्षा तथा सामाजिक विकास शाखा

- (क) आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय
- (ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप इकाई
- (ग) लैंगिक समानता तथा सामाजिक सुरक्षा उपशाखा

- लैंगिक समानता इकाई
 - वालवालिका, किशोर किशोरी तथा युवा इकाई
 - (घ) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन इकाई
 - (ङ) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्धन इकाई
६. योजना तथा अनुगमन तथा शाखा
- (क) योजना, कार्ययोजना तर्जुमा तथा उपभोक्ता समिति/ टोल विकास संस्था परिचालन इकाई
 - (ख) अनुगमन तथा मूल्यांकन इकाई
 - (ग) तथ्यांक व्यवस्थापन इकाई

मौजुदा त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ तथा नगर कार्यपालिका (कार्यविभाजन नियमावली, २०७४ एवं भविष्यमा व्यवस्था हुन सक्ने उपर्युक्त बमोजिमका नियमावलीहरूले व्यवस्था गर्ने माथि उल्लिखित शाखाहरूबाट देहाय बमोजिमका कार्यहरु प्रचलित कानून बमोजिम सम्पादन हुनेछ ।

१. सामान्य प्रशासन शाखाबाट सम्पादन गरिने कार्यहरु :

(क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- नगरपालिकाको संगठन विकास, सड्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

(ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन

- नगरपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- नगरपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्बाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख
- नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- नगरपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

(ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
- जिल्ला समन्वय समितिसँगको समन्वय
- वडा तहसँगको सम्पर्क र समन्वय

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- पत्राचार, सभा, समारोह, शिष्टाचार

(घ) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- नगर प्रहरी मार्फत कार्य सम्पादन गर्ने
- नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग
- सम्पत्तिको संरक्षण
- नगरपालिकामा हुने सभा समारोह
- परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग
- स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन
- नगर बस्ती सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा
- विपद व्यवस्थापनमा सहयोग
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग
- फूटपाथ व्यवस्थापन
- निर्माण नियमन
- गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य।

(ङ) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

(च) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्यांक व्यवस्थापन।

(छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण
- खानेपानीको गुणस्तर नियन्त्रण
- स्थानीय व्यापार प्रवर्धन सहजीकरण र नियमन
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्धन र अभिलेखाङ्कन।

(ज) बैठक तथा विधायन

- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मस्यौदामा संयोजन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
- नीति, कानूनको प्रमाणित प्रतिको संरक्षण, प्रकाशनका लागि समन्वय
- विधायन सम्बन्धी अन्य कार्य।

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

(झ) आन्तरिक लेखापरीक्षण

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत) को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य।

(झ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख।

२. राजस्व तथा आर्थिक प्रशासन शाखाबाट सम्पादन गरिने कार्यहरु :

(क) राजस्व नीति तथा प्रशासन

- राजस्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहाल विटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिँग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सो को संकलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर तथा अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी संकलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन
- कानून बमोजिम हुँगा, गिड्डी, वालुवा, माटो, स्लेट, फायरक्ले जस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी संकलन
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बज्जी जम्पिङ, जिपफ्लायर, र्याफिटिङ शुल्क
- सामुदायिक बनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन
- पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी संकलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजस्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्धनका लागि प्रोत्साहन
- राजस्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्यांकको आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था ।

(ख) आर्थिक प्रशासन

- आर्थिक (कार्याविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन, बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजस्व तथा व्ययको अनुमान
- बेरुजू फछौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

३. पूर्वाधार विकास शाखाबाट सम्पादन गरिने कार्यहरू :

(क) सडक तथा यातायात व्यवस्था

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मतसम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- यातायात वार्तामैत्री, जलवायु परिवर्तन अनुकूलन, अपांगता र लैड्गिगमैत्री यातायात प्रणालीको प्रवर्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन तथा व्यवस्थापन।

(ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र सँग्रहालय संरक्षण, संबर्धन र पुनःनिर्माण
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मतसम्भार।

(ग) जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पुर्जा, भू—उपयोग तथा वस्ती विकास जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पुर्जा,

- प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्तेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत, बस्ती विकास
- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- नगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनावद्वारा व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्थापन
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्था
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन।

(घ) जलविद्युत, उर्जा, सडक वर्ती र सिंचाई जलविद्युत, उर्जा र सडक वर्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रवर्धन
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वर्तीको व्यवस्था, सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण
- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्तिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मतसम्भार र नियमन
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मतसम्भार तथा सेवा शुल्कको निर्धारण र संकलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन।

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

(ङ) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- फोहरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- सरसफाइ तथा स्वास्थ्य जन्य फोहोरमैलाको व्यवस्थापन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- सार्वजनिक शौचालय व्यवस्थापन
- वातावरणीय जोखिम न्यूनीकरण, न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पानी मुहानको संरक्षण
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम ।

(च) विपद व्यवस्थापन, बारुण यन्त्र

- विपद व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद जोखिम क्षेत्रको नक्साङ्कलन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद सम्बन्धी तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- बारुण यन्त्रको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली ।

(छ) सार्वजनिक निजी साझेदारी

- स्थानीय सार्वजनिक, निजी साझेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- स्थानीय सार्वजनिक, निजी साझेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- स्थानीय विकासमा निजी क्षेत्रको प्रवर्धन।

४. आर्थिक विकास शाखाबाट सम्पादन गरिने कार्यहरु :

(क) कृषि, पशुपंक्षी तथा सहकारी

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी बीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउ विजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सघं संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्यांकको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन।

पशुपंक्षी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपंक्षी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपंक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्यांकको व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन, स्थानीय सहकारी संस्थाको दर्ता, अनुमती, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्धन, विकास र परिचालन ।

(ख) वन, भू-संरक्षण, बन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता

- वन, जड्गल, बन्यजन्तु, चराचुरुड्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती वनको संरक्षण, संबर्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक वनको व्यवस्थापन
- नदी किनार, नदी उकास तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीऊ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्धन
- नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्धन
- बन्यजन्तु र चराचुरुड्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- बन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय बन्यजन्तु पर्यटन र आयआर्जन

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- बन, बन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको संरक्षण र अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रवर्धन, व्यवस्थापन।

(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण उद्योग

उद्योग तथा उद्यमशिलता

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्धन
- उद्यमशिलता प्रवर्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रवर्धन।

खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन
- ढुङ्गा, गिटी, बालुवा, माटो, स्लेट, खरीढुङ्गा, फायरक्ले जस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन
- ढुङ्गा, गिटी, बालुवा, माटो, खरीढुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्यांक संकलन, अभिलेखन तथा व्यवस्थापन
- भौगोलिक नक्सा प्रकाशन।

(घ) रोजगार प्रवर्धन तथा गरिबी न्यूनीकरण

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जूमा
- गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- रोजगार तथा बेरोजगारको तथ्यांक संकलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीय स्तरमा रहेका विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी ।

५. शिक्षा तथा सामाजिक विकास शाखाबाट सम्पादन गरिने कायहरु :

(क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मतसम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास

- खेलकूदको विकास र प्रवर्धन
- खेलकुद प्रतियोगीता आयोजना र सहभागिता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय।

(ग) आधारभूत स्वास्थ्य तथा सरसफाइ

- आधारभूत स्वास्थ्य र सरसफाइ सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाइ सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डारण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रबर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण, योजना र कार्यान्वयन

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह र एम्बुलेन्स सेवा व्यवस्थापन।

(घ) खानेपानी व्यवस्थापन

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन,
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय।

(ङ) लैंगिक समानता तथा सामाजिक सुरक्षा लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रबोधनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट।

बालबालिका

- बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहित संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्चाल
- बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, सञ्चालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन।

युवा तथा जेष्ठ नागरिक

- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास
- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- जेष्ठ नागरिक कलब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन।

अपांगता भएका व्यक्ति र एकल महिला

- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपांगता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपांगता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपांगता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- एकल महिला सम्बन्धी कार्य।

(च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय।

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- संघ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन।

(ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्धन

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्धन र विकास
- परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- पुरातात्त्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा संबर्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्धन र विकास।

६. योजना तथा अनुगमन शाखाबाट सम्पादन गरिने कार्यहरु :

(क) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति तथा टोल विकास संस्था परिचालन

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- बार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रक्रयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समिति तथा टोल विकास संस्थाहरूको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य।

(ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन

- तथ्यांक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- आधूनिक प्रविधि मार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन
- स्थानीय तथ्यांक संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
- आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकांक,

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

राजस्व तथा आय व्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पाश्वचित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख

- बेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्यांक र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- विषेशत्रिगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- नगरपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर र मातहतका एधारवटै वडा कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष मातहतमा रहने शाखा एबं वडा कार्यालयको नाम र त्यसमा रहने शाखा प्रमुख तथा अन्य कर्मचारीहरु (स्थायी तथा करार) को दर्जा, तह, सेवा र सम्ह सहितको दरबन्दी सम्बन्धी विवरण :

(क) नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा तर्फ :

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

क्र.स.	पद	तह	सेवा	समूह	उप समूह	स्वीकृत दरवन्दि	अन्य सेवा बाट समायोजन	बाकी दरबन्दी	कैफियत
१	प्रमुख प्रशासीय अधिकृत	१०	प्रशासन	सा.प्र		१		०	
२	अधिकृत	९/१०	शिक्षा	शि.प्र.		१		१	
३	सि.डि.ई	९/१०	इन्जि	सिभिल		१		१	
४	अधिकृत	७/८	प्रशासन	सा.प्र.		१		१	
५	लेखा अधिकृत	७/८	प्रशासन	लेखा		१		१	
६	अधिकृत	७/८	शिक्षा	शि.प्र.		१		१	हाल अधिकृत छैठौ कार्यरत
७	जनस्वास्थ्य अधिकृत	७/८	स्वास्थ्य	ज.स्वा.		१		१	
८	इन्जिनियर	७/८	इन्जि.	सिभिल		१		१	
९	अधिकृत	६	प्रशासन	सा.प्र.		२		१	
१०	आ.ले.प. अधिकृत	६	प्रशासन	लेखा		१		१	
११	प.हे.न.	५/६	स्वास्थ्य	क.न.		१		१	
१२	हे.अ.	५/६	स्वास्थ्य	हे.ई.		१		०	
१३	सहायक	५	प्रशासन	सा.प्र		५		४	
१४	लेखापाल	५	प्रशासन	लेखा		१		०	
१५	कम्प्युटर अपरेटर	४	विविध			१		०	
१६	प्रा.स.	५	शिक्षा	शि.प्र.		१		०	
१७	सब-इन्जिनियर	५	इन्जि	सिभिल		२		०	
१८	म.बि.नि.	५	विविध			१		०	
१९	अमिन	४	इन्जि.	सर्भे		१		०	
कार्यालय तर्फ									
२०	सहायक	४	प्रशासन	सा.प्र.		२		०	
२१	सह लेखापाल	४	प्रशासन	लेखा		१		०	
२२	स.म.बि.नि.	४	विविध			१		०	
कार्यालय तर्फ						२९		१४	
बडा कार्यालय ११ वटा									

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

२३	सहायक	५	प्रशासन	सा.प्र.		५		३	
२४	सब इन्जिनियर	५	इन्जि.	सा.प्र.		५		२	
२५	सहायक	४	प्रशासन	सा.प्र		६		१	
२६	अ.स.ई.	४	इन्जि.	सिभिल		६		०	
						२२		६	
कूल						५९		२०	

अनुसूची २

५.२ प्रस्तावित पदहरुको कार्य विवरण :

प्रमुख प्रशासकीय अधिकृतको कार्य विवरण

पद संकेत :	
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : नेपाल प्रशासन समूह : सामान्य प्रशासन श्रेणी : रा.प.तृतीय
१. पदको नाम : प्रमुख प्रशासकीय अधिकृत (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, त्रिपुराबगर, डोल्पा।

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायि त्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	प्रमुख प्रशासकीय अधिकृत पद तथा कार्यालय प्रमुख पदले गर्ने भनी प्रचलित संघीय एवं तथा प्रादेशिक कानूनले सुम्पेको काम, कर्तव्य र अधिकार तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका (कार्यविभाजन नियमावली तथा नगर कार्यपालिका (कार्यसम्पादन) नियमावलीले सुम्पेको काम, कर्तव्य र अधिकार।				

७. कर्तव्य :

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p> <p>.....</p> <p>प्रमुख प्रशासकीय अधिकृतको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p> <p>.....</p> <p>नगरपालिका नगर प्रमुखको दस्तखत नाम : मिति :</p>
--	---

इञ्जिनियरको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : इञ्जिनियरिङ समुह : सिभिल श्रेणी : अधिकृत छैठौं
१. पदको नाम : इञ्जिनियर (स्थायी)	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, पूर्वाधार विकास शाखा, त्रिपुराकोट बगर, डोल्पा ।
२. तलब (मासिक) : तोकिएको स्केल बमोजिम	
३. काम गर्ने समय : तोकिए बमोजिम	
४. कर्मचारीको नाम र संकेत नं. :	

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा पूर्वाधार विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार । प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य काम, कर्तव्य र अधिकार ।				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।
..... कर्मचारीको दस्तखत मिति : (निकटम अधिकारीको दस्तखत) नाम : मिति :
 कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

शिक्षा अधिकृतको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : शिक्षा समुह : शिक्षा प्रशासन श्रेणी : अधिकृत छैठौं
१. पदको नाम : शिक्षा अधिकृत (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा, त्रिपुराकोट बगार, डोल्पा ।

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा शिक्षा, युवा तथा खेलकुद शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार । प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य काम, कर्तव्य र अधिकार ।				

७. कर्तव्य :

१	
---	--

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... (निकटतम अधिकारीको दस्तखत)</p> <p>नाम : मिति :</p> <p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>
---	---

लेखा सहायक चौथो पदको कार्य विवरण

पद संकेत :	
<p>त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम</p>	<p>सेवा : प्रशासन समुह : लेखा श्रेणी : लेखा सहायक चौथो</p>
<p>१. पदको नाम : लेखा सहायक चौथो (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :</p>	<p>५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, आर्थिक प्रशासन शाखा, त्रिपुराकोट बगर, डोल्पा।</p>

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<p>त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा राजश्व तथा आर्थिक प्रशासन शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार। प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य काम, कर्तव्य र अधिकार।</p>				

७. कर्तव्य :

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

१

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।
..... कर्मचारीको दस्तखत मिति : (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :
 कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

प्रशासन अधिकृतको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : प्रशासन समुह : सामान्य प्रशासन श्रेणी : अधिकृत छैठौं
१. पदको नाम : प्रशासन अधिकृत (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, प्रशासन, योजना तथा अनुगमन शाखा, त्रिपुराकोट बगर, डोल्पा।

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा प्रशासन, योजना तथा अनुगमन शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार। प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य काम, कर्तव्य र अधिकार।				

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p> <p>.....</p> <p>कर्मचारीको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p> <p>..... (निकटतम अधिकारीको दस्तखत)</p> <p>नाम : मिति :</p> <p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>
---	--

योजना तथा अनुगमन शाखामा रहने सहायक पाँचौ (प्रशासन) पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : प्रशासन समुह : सामान्य प्रशासन श्रेणी : सहायक पाँचौ
१. पदको नाम : सहायक पाँचौ (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा, त्रिपुराकोट बगर, डोल्पा ।

९. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय				

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

अधिकृतले खटाएको काम योजना तथा अनुगमन शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने । प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य काम, कर्तव्य र अधिकार ।				
--	--	--	--	--

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।
..... कर्मचारीको दस्तखत मिति : (निकटतम अधिकारीको दस्तखत) नाम : मिति : कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

शिक्षा तथा सामाजिक विकास शाखामा रहने सहायक पाँचौ (प्रशासन) पदको कार्य विवरण

त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	पद संकेत : सेवा : शिक्षा समुह : शिक्षा प्रशासन श्रेणी : सहायक पाँचौ
१. पदको नाम : सहायक पाँचौ (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, शिक्षा, यूवा तथा खेलकुद शाखा, त्रिपुराकोट बगर, डोल्पा ।

९. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
---------	-----	--------	--------------	----------------------	----------------

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

<p>त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा शिक्षा, यूवा तथा खेलकुद शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम शिक्षा शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने। प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य काम, कर्तव्य र अधिकार।</p>			
--	--	--	--

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p>
<p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>..... (निकटतम अधिकारीको दस्तखत) नाम : मिति : कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>

राजस्व तथा आर्थिक प्रशासन शाखामा रहने सहायक पाँचौ (प्रशासन) पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	<p>सेवा : प्रशासन समुह : सामान्य प्रशासन श्रेणी : सहायक पाँचौ</p>
१. पदको नाम : सहायक पाँचौ (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, राजश्व उपशाखा, त्रिपुराकोट बगर, डोल्पा।

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<p>त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा राजश्व उपशाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम राजस्व तथा आर्थिक प्रशासन शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने।</p> <p>प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य काम, कर्तव्य र अधिकार।</p>				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।
..... कर्मचारीको दस्तखत मिति : (निकटतम अधिकारीको दस्तखत) नाम : मिति : कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

आन्तरिक लेखापरीक्षक पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : प्रशासन समुह : लेखा/लेखा परीक्षक श्रेणी : सहायक पाँचौ

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

१. पदको नाम : सहायक पाँचौ (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, आन्तरीक लेखा परिक्षण एकाइ, त्रिपुराकोट बगर, डोल्पा ।
---	---

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यविभाजन नियमावलीमा आन्तरीक लेखा परिक्षण एकाइले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम सामान्य प्रशासन शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने । ● आन्तरिक तथा पूर्व लेखापरीक्षण, लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत) को अभिलेख व्यवस्थापन । ● अन्तिम लेखापरीक्षण कार्यमा सहयोग । ● समन्वय र सहजीकरण । ● लेखापालन सम्बन्धी क्षमता विकास कार्य ● प्रमुख प्रशासकीय अधिकृतले तोके बमोजिमका । ● अन्य काम, कर्तव्य र अधिकार । 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।
---	---

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

..... कर्मचारीको दस्तखत मिति : (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :
 कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

शिक्षा तथा सामाजिक विकास शाखामा रहने प्राविधिक सहायक (शिक्षा) पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : शिक्षा समुह : शिक्षा प्रशासन श्रेणी : सहायक पाँचौ
१. पदको नाम : सहायक पाँचौ (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, शिक्षा, यूवा तथा खेलकुद शाखा, त्रिपुराकोट बगर, डोल्पा ।
६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा शिक्षा, यूवा तथा खेलकुद शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम शिक्षा तथा सामाजिक विकास शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने प्रमुख प्रशासकीय अधिकृतले तोके बमोजिमका । ● अन्य काम, कर्तव्य र अधिकार । 				

७. कर्तव्य :

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :</p> <p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>
---	--

पूर्वाधार विकास शाखामा रहने सब इञ्जिनियर पदको कार्य विवरण

पद संकेत :	
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : इञ्जिनियरिङ समुह : सिभिल श्रेणी : सहायक पाँचौ
१. पदको नाम : सहायक पाँचौ (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा, त्रिपुराकोट बगर, डोल्पा।

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम पूर्वाधार 				

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

<p>विकास शाखा प्रमुख (इञ्जिनियर) को प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने ।</p> <ul style="list-style-type: none"> ● अन्य काम, कर्तव्य र अधिकार । 			
--	--	--	--

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p>
<p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>..... (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :</p>
<p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>	

स्वास्थ्य अधिकृत पदको कार्य विवरण

<p>पद संकेत :</p>	
<p>त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम</p>	<p>सेवा : स्वास्थ्य समुह : स्वास्थ्य प्रशासन श्रेणी : अधिकृत छैठौं</p>
<p>१. पदको नाम : अधिकृत छैठौं (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :</p>	<p>५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य तथा सामाजिक विकास शाखा, त्रिपुराकोट बगर, डोल्पा ।</p>

९. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
---------	-----	--------	--------------	----------------------	----------------

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- | | |
|---|--|
| <ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्य विभाजन नियमावलीमा स्वास्थ्य तथा सामाजिक विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम। ● अन्य काम, कर्तव्य र अधिकार। | |
|---|--|

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :</p> <p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>
---	--

हेल्थ असिष्टेण्ट पदको कार्य विवरण

<p>पद संकेत :</p> <p>त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम</p>	<p>पद संकेत :</p> <p>सेवा : स्वास्थ्य समुह : स्वास्थ्य इन्प्रेक्सन श्रेणी : सहायक पाँचौं</p>
<p>१. पदको नाम : सहायक पाँचौं (स्थायी)</p> <p>२. तलब (मासिक) : तोकिएको स्केल बमोजिम</p> <p>३. काम गर्ने समय : तोकिए बमोजिम</p> <p>४. कर्मचारीको नाम र संकेत नं. :</p>	<p>५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य तथा सामाजिक विकास शाखा, त्रिपुराकोट बगर, डोल्पा।</p>

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्य विभाजन नियमावलीमा स्वास्थ्य तथा सामाजिक विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले र स्वास्थ्य अधिकृतले खटाएको काम। ● अन्य काम, कर्तव्य र अधिकार। 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>.....</p> <p>कर्मचारीको दस्तखत</p> <p>मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>.....</p> <p>(निकटतम अधिकारीको दस्तखत)</p> <p>नाम :</p> <p>मिति :</p> <p>.....</p> <p>कार्यालय प्रमुखको दस्तखत :</p> <p>नाम, थर :</p> <p>मिति :</p>
---	--

पब्लिक हेल्थ नर्स पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	<p>सेवा : स्वास्थ्य</p> <p>समुह : कम्युनिटि नर्सिङ</p> <p>श्रेणी : सहायक पाँचौं</p>

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

१. पदको नाम : सहायक पाँचौं (स्थायी)	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य तथा सामाजिक विकास शाखा, त्रिपुराकोट बगर, डोल्पा ।
२. तलब (मासिक) : तोकिएको स्केल बमोजिम	
३. काम गर्ने समय : तोकिए बमोजिम	
४. कर्मचारीको नाम र संकेत नं. :	

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्य विभाजन नियमावलीमा स्वास्थ्य तथा सामाजिक विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले र स्वास्थ्य अधिकृतले खटाएको काम । अन्य काम, कर्तव्य र अधिकार । 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।
..... कर्मचारीको दस्तखत मिति : (निकटतम अधिकारीको दस्तखत) नाम : मिति : कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

कृषि शाखामा रहने प्राविधिक सहायक (कृषि) पदको कार्य विवरण

पद संकेत :	
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : कृषि समुह : वालि विज्ञान श्रेणी : सहायक पाँचौ
१. पदको नाम : सहायक पाँचौ (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, कृषि शाखा, त्रिपुराकोट बगर, डोल्पा।
६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्य विभाजन नियमावलीमा कृषि शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम। अन्य काम, कर्तव्य र अधिकार। 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।
..... कर्मचारीको दस्तखत मिति : (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :
 कार्यालय प्रमुखको दस्तखत :

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

	नाम, थर : मिति :
--	---------------------

कृषि शाखामा रहने पशु सेवा प्राविधिक पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : कृषि समुह : भेटरिनरी श्रेणी : सहायक पाँचौं
१. पदको नाम : सहायक पाँचौं (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, कृषि शाखा, त्रिपुराकोट बगर, डोल्पा ।
६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्य विभाजन नियमावलीमा कृषि शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही पशु विकास सम्बन्धि प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम । ● अन्य काम, कर्तव्य र अधिकार । 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो । कर्मचारीको दस्तखत मिति :	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो । (निकटतम अधिकारीको दस्तखत) नाम :
---	--

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

	मिति :

	कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :
	खानेपानी तथा सरसफाइ टेक्निसियन पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : इज्जिनियरिङ समुह/उपसमुह : सिभिल/स्यानिटरी श्रेणी : सहायक चौथो
१. पदको नाम : सहायक चौथो (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, पूर्वाधार विकास शाखा, त्रिपुराकोट बगर, डोल्पा ।
६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा पूर्वाधार विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको खानेपानी सम्बन्धी काम तथा अन्य प्राविधिक काम पूर्वाधार विकास शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने । ● अन्य काम, कर्तव्य र अधिकार । 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।
..... कर्मचारीको दस्तखत मिति : (निकटम अधिकारीको दस्तखत) नाम : मिति :
 कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

असिष्टेण्ट सब इञ्जिनियर पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : इञ्जिनियरिङ समुह: सिभिल श्रेणी : सहायक चौथो
१. पदको नाम : सहायक चौथो (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, पूर्वाधार विकास शाखा, त्रिपुराकोट बगर, डोल्पा ।
६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा पूर्वाधार विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको खानेपानी सम्बन्धी काम तथा अन्य प्राविधिक काम पूर्वाधार विकास शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने । ● अन्य काम, कर्तव्य र अधिकार । 				

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।
..... कर्मचारीको दस्तखत मिति : (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :
 कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

सामान्य प्रशासन शाखामा रहने सहायक (प्रशासन) चौथो तहको पदको कार्य विवरण

पद संकेत :	
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : प्रशासन समुह : सामान्य प्रशासन श्रेणी : सहायक चौथो
१. पदको नाम : सहायक चौथो (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, प्रशासन उपशाखा, त्रिपुराकोट बगर, डोल्पा ।

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा सामान्य प्रशासन शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख 				

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

<p>प्रशासकीय अधिकृतले खटाएको काम सामान्य प्रशासन शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने ।</p> <ul style="list-style-type: none"> ● अन्य काम, कर्तव्य र अधिकार । 			
---	--	--	--

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p> <p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p> <p>..... (निकटतम अधिकारीको दस्तखत) नाम : मिति : कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>
--	--

कम्प्युटर अपरेटर पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : बिबिध समुह : सामान्य प्रशासन श्रेणी : सहायक पाचौ
१. पदको नाम : सहायक पाचौ (करार) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, प्रशासन उपशाखा, त्रिपुराकोट बगर, डोल्पा ।

९. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
---------	-----	--------	--------------	-------------------------	-------------------

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

- | | | | |
|--|--|--|--|
| | <ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा प्रशासन उपशाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र रही प्रमुख प्रशासकीय अधिकृतले खटाएको काम सामान्य प्रशासन शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने। ● अन्य काम, कर्तव्य र अधिकार। | | |
|--|--|--|--|

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :</p> <p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>
---	--

बडा कार्यालयमा रहने पशु सेवा प्राविधिक पदको कार्य विवरण

<p>त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम</p>	<p>पद संकेत :</p> <p>सेवा : कृषि समुह : भेटेरिनरी श्रेणी : सहायक पाँचौं</p>
--	---

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

१. पदको नाम : सहायक पाचौ (करार) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, मातहत वडा कार्यालय, त्रिपुराकोट बगर, डोल्पा।
--	---

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा आर्थिक विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार मध्ये पशु विकास सम्बन्धी काम आर्थिक विकास शाखा प्रमुखले तोके बमोजिम तथा वडास्तरबाट उपलब्ध गराइने पशु विकास सम्बन्धी काम आर्थिक विकास शाखा प्रमुख एवं सम्बन्धित वडा सचिवको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने। ● प्रमुख प्रशासकीय अधिकृत एवं वडा सचिवले तोके बमोजिमका अन्य काम, कर्तव्य र अधिकार 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो। कर्मचारीको दस्तखत मिति :	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो। (निकटतम अधिकारीको दस्तखत) नाम : मिति :
--	---

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

	<p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>
--	--

बडा सचिव (सहायक चौथो तथा पाँचौं तह) पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : प्रशासन समुह : सामान्य प्रशासन श्रेणी : सहायक चौथो तथा सहायक पाँचौं
१. पदको नाम : सहायक चौथो तथा सहायक पाँचौं (स्थायी) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, मातहत बडा कार्यालय, त्रिपुराकोट बगर, डोल्पा ।
६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● बडा समितिको सचिव भई काम गर्ने । ● प्रमुख प्रशासकीय अधिकृतद्वारा प्रत्यायोजित कार्य सम्पादन गर्ने । ● प्रमुख प्रशासकीय अधिकृत तथा बडा नगर प्रमुखले तोकेको अन्य कार्य गर्ने । 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p> <p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p> <p>..... (निकटतम अधिकारीको दस्तखत) नाम :</p>
--	---

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

<p>मिति :</p> <p>.....</p> <p>कार्यालय प्रमुखको दस्तखत :</p> <p>नाम, थर :</p> <p>मिति :</p>	
--	--

वडा कार्यालयमा रहने प्राविधिक सहायक (कृषि) पदको कार्य विवरण

पद संकेत :	
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : कृषि समुह : बाली विज्ञान श्रेणी : सहायक पाँचौ
१. पदको नाम : सहायक पाँचौ (करार) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, मातहत वडा कार्यालय, त्रिपुराकोट बगर, डोल्पा।
६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा आर्थिक विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार मध्ये कृषि विकास सम्बन्धी काम आर्थिक विकास शाखा प्रमुखले तोके बमोजिम तथा वडास्तरबाट उपलब्ध गराइने कृषि विकास सम्बन्धी काम आर्थिक विकास शाखा प्रमुख एवं सम्बन्धित वडा सचिवको प्रत्यक्ष मातहतमा रही सम्पादन गर्ने। ● प्रमुख प्रशासकीय अधिकृत एवं वडा सचिवले तोके बमोजिमका अन्य काम, कर्तव्य र अधिकार 				

७. कर्तव्य :

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

१

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... (निकटतम अधिकारीको दस्तखत)</p> <p>नाम : मिति :</p> <p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>
---	---

अमिन पदको कार्य विवरण

	पद संकेत :
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	<p>सेवा : इञ्जिनियरिङ</p> <p>समुह : सभ्य</p> <p>श्रेणी : सहायक चौथो</p>
<p>१. पदको नाम : सहायक चौथो (करार)</p> <p>२. तलब (मासिक) : तोकिएको स्केल बमोजिम</p> <p>३. काम गर्ने समय : तोकिए बमोजिम</p> <p>४. कर्मचारीको नाम र संकेत नं. :</p>	<p>५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा।</p>

६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिका कार्यविभाजन नियमावलीमा पूर्वाधार विकास शाखाले सम्पादन गर्ने भनी तोकिएका काम, कर्तव्य र अधिकार भित्र जग्गा व्यवस्थापन सम्बन्धी काम प्रमुख 				

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

<p>प्रशासकीय अधिकृतले खटाए बमोजिम पूर्वाधार विकास शाखा प्रमुखको प्रत्यक्ष मातहतमा रही सम्पादन गन</p> <ul style="list-style-type: none"> ● प्रमुख प्रशासकीय अधिकृतले तोके बमोजिमका अन्य काम, कर्तव्य र अधिकार। 			
--	--	--	--

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p>
<p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>..... (निकटतम अधिकारीको दस्तखत) नाम : मिति : कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>

सवारी चालक पदको कार्य विवरण

<p>पद संकेत :</p>	
<p>त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम</p>	<p>सेवा : प्रशासन समुह : श्रेणी : श्रेणीविहिन</p>
<p>१. पदको नाम : सवारी चालक (करार) २. तलब (मासिक) : तोकिएको स्केल बमोजिम ३. काम गर्ने समय : तोकिए बमोजिम ४. कर्मचारीको नाम र संकेत नं. :</p>	<p>५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय, सामान्य प्रशासन शाखा, त्रिपुराकोट बगर, डोल्पा।</p>
<p>६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :</p>	

त्रिपुरासुन्दरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, त्रिपुराकोट बगर, डोल्पा

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> ● आफ्नो जिम्मामा भएको सवारीसाधन चालाउन अनि इन्धन, टायर, हावा पयास भए नभएको चेक गरी सन्तोषजनक भएमा मात्र यात्रा गर्ने, गराउने । ● निर्देशन बमोजिम आफ्नो जिम्मामा लिएको कार्यालयको मोटर र आवश्यकता अनुसार अन्य वाहनहरु सवारी नियमको पूर्णपालना गरी समयमै सवारी चलाई सुरक्षित रूपमा गन्तव्य स्थानमा पुर्याउने । ● सवारी सम्बन्धी लग बुक नियमित रूपमा भरी सामान्य प्रशासन शाखामा बुझाउने । ● आफ्नो जिम्मामा रहेका गाडीको सामान्य मर्मत सम्भार र सरसफाइ गर्ने । ● प्रमुख प्रशासकीय अधिकृतले तोके बमोजिमको अन्य कार्य गर्ने । 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।
..... कर्मचारीको दस्तखत मिति : (निकटतम अधिकारीको दस्तखत) नाम : मिति : कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

कार्यालय सहयोगी पदको कार्य विवरण

पद संकेत :	
त्रिपुरासुन्दरी नगरपालिका कार्य विवरण फाराम	सेवा : प्रशासन समुह : श्रेणी : श्रेणीविहिन
१. पदको नाम : कार्यालय सहयोगी (करार तथा स्थायी)	५. त्रिपुरासुन्दरी नगर कार्यपालिकाको कार्यालय तथा मातहतका बडा कार्यालयहरु ।
२. तलब (मासिक) : तोकिएको स्केल बमोजिम	
३. काम गर्ने समय : तोकिए बमोजिम	
४. कर्मचारीको नाम र संकेत नं. :	
६. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व :	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार
	<ul style="list-style-type: none"> • तोकिएको शाखा तथा बडा कार्यालयमा समय भित्र फाईल चिठीपत्र, निर्देशन बमोजिम सम्बन्धित व्यक्ति वा शाखामा पुर्याई त्यसको निस्सा सम्बन्धित शाखा तथा कार्यालयमा बुझाउने । • कार्यालयमा रहेका सामानहरु सफा राख्ने, पिउने पानीको बन्दोवस्त गने, विजुलीबत्ती, पंखा समयमा बाल्ने, निभाउने । • तोकिएको शाखाका भौतिक साधन एवं उपकरणहरूको संरक्षण गने । • शाखागत प्रशासननक कार्यहरूमा सधाउने • पालो वसेको वेला कार्यालय हाता भित्र कुनै अप्रत्यासित घटना भएमा सम्बन्धित अधिकृतलाई तुरन्त ख्वर गर्ने । 				

७. कर्तव्य :

१	
---	--

८. आवश्यक योग्यता : नेपाल सरकारले तोके बमोजिम ।

संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, २०८०

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो ।</p>
<p>..... कर्मचारीको दस्तखत मिति :</p>	<p>..... (निकटम अधिकारीको दस्तखत) नाम : मिति :</p>
	<p>..... कार्यालय प्रमुखको दस्तखत : नाम, थर : मिति :</p>